



स्थानीय राजपत्र  
रौतामाई गाउँपालिकाद्वारा प्रकाशित

समावेशी विकास समिति गठन तथा परिचालन  
कार्यविधि २०७९



प्रकाशक  
स्थानीय सरकार  
रौतामाई गाउँपालिका  
उदयपुर जिल्ला, कोशी प्रदेश, नेपाल



रौतामाई गाउँपालिका  
स्थानीय राजपत्र

खण्ड : ०६

संख्या : ०३

मिति : अश्विन ४, २०७९

भाग : २

रौतामाई गाउँपालिका

समावेशी विकास समिति गठन तथा परिचालन  
कार्यविधि २०७९

प्रस्तावना :

गाउँपालिका क्षेत्रभित्रका वडास्तर देखी नै समावेशी/अल्पसंख्यक समुदाय भित्र पर्ने जनप्रतिनिधिको नेतृत्वमा सरोकारवाला आदिवासी/जनजाति, अल्पसंख्यक आदिको प्रतिनिधित्व समावेशी विकास समिति मार्फत सुनिश्चित गर्दै गाउँ कार्यपालिका मातहतको सामाजिक विकास समितिको प्रत्यक्ष मातहत रहने गरी समावेशी परिषद्को गठन गरी सोही परिषद् मार्फत समावेशी विकास सम्बन्धी गाउँपालिका स्तरीय नीतिनिर्माण देखि कार्यान्वयन तह सम्म आवश्यकता अनुसार उनीहरूलाई संलग्न गराई समग्र रौतामाई गाउँपालिकाको सर्वाङ्गीण विकासको मूल प्रवाहमा समावेशीतालाई संलग्न गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले रौतामाई गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी रौतामाई गाउँपालिकाले यो कार्यविधि तर्जुमा गरी लागू गरेको छ ।

परिच्छेद १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

- (१) यो कार्यविधिको नाम " समावेशी विकास समिति गठन तथा परिचालन कार्यविधि, २०७९ " रहेको छ ।
- (२) यो कार्यविधि रौतामाई गाउँपालिकाको राजपत्रमा प्रकाशन भएपछि रौतामाई गाउँपालिका क्षेत्रभर लागू हुनेछ ।

समावेशी विकास समिति गठन तथा परिचालन कार्यविधि, २०७९

२. परिभाषा : विषयवा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा -

- (क) “अध्यक्ष” भन्नाले यस कार्यविधिको नियम ६ बमोजिम गठन हुने परिषद्को अध्यक्षलाई सम्झनुपर्छ ।
- (ख) “अल्पसंख्यक” भन्नाले मिति २०७४ साल माघ ८ गतेको नेपाल राजपत्र (खण्ड ६७, संख्या ५२) मा प्रकाशित गृह मन्त्रालयको सूचनामा उल्लिखित अल्पसंख्यक समुदाय भित्र पर्ने गाउँपालिका क्षेत्र भित्र बसोबास गर्ने जातजातिलाई सम्झनुपर्छ ।
- (ग) “कार्यपालिका” भन्नाले रौतामाई गाउँ कार्यपालिकालाई सम्झनुपर्छ ।
- (घ) “कार्यालय” भन्नाले रौतामाई गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनुपर्छ ।
- (ङ) “कार्यविधि” भन्नाले समावेशी विकास समिति गठन तथा परिचालन कार्यविधि, २०७९ लाई सम्झनुपर्छ ।
- (च) “गाउँपालिका” भन्नाले रौतामाई गाउँपालिकालाई सम्झनुपर्छ ।
- (छ) “परिषद्” भन्नाले कार्यविधिको नियम ६ बमोजिमको परिषदलाई सम्झनुपर्छ ।
- (ज) “वडा” भन्नाले रौतामाई गाउँपालिका मातहतको कुनै पनि वडालाई सम्झनुपर्छ ।
- (झ) “वडा समिति” भन्नाले सम्बन्धित वडाको कुनै पनि वडा समितिलाई सम्झनुपर्छ ।
- (ञ) “वडाध्यक्ष” भन्नाले गाउँपालिका मातहतको सम्बन्धित कुनै पनि वडाका वडाध्यक्षलाई सम्झनु पर्छ ।
- (ट) “वडा सचिव” भन्नाले गाउँपालिका मातहतको कुनै पनि वडाको वडा सचिवलाई सम्झनुपर्छ ।
- (ठ) “समावेशी” भन्नाले आदिवासी/जनजाति, दलित, अल्पसंख्यक, मधेशी, पिछडावर्ग, मुस्लिम, थारु समेतलाई सम्झनुपर्छ ।
- (ड) “समिति” भन्नाले कार्यविधिको नियम ३ बमोजिम प्रत्येक वडामा गठन हुने समावेशी विकास समितिलाई सम्झनुपर्छ ।
- (ढ) “सदस्य” भन्नाले यस कार्यविधि बमोजिम गठन हुने समिति तथा परिषद्का सदस्यलाई सम्झनुपर्छ ।
- (ण) “सामाजिक विकास समिति” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सामाजिक क्षेत्र हेर्ने गाउँ कार्यपालिका मातहतको सामाजिक विकास समितिलाई सम्झनुपर्छ ।

(त) “संयोजक” भन्नाले यस कार्यविधिको नियम ३ बमोजिम वडास्तरमा गठन हुने समावेशी विकास समितिका संयोजकलाई सम्झनुपर्छ ।

### परिच्छेद २

#### समावेशी विकास समिति सम्बन्धी व्यवस्था

#### ३. समितिको गठन :

- (१) प्रत्येक वडामा समावेशी विकास सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्ने काम समेतको लागि एक समावेशी विकास समिति रहनेछ ।
- (२) समितिको गठन देहाय बमोजिम हुनेछ :
  - (क) सम्बन्धित वडा समितिले तोकेको सम्बन्धित वडाको समावेशी/अल्पसंख्यक समुहभित्र पर्ने जनप्रतिनिधिहरु मध्येबाट एकजना - संयोजक
  - (ख) सम्बन्धित वडाभित्र क्रियाशील समावेशी/अल्पसंख्यक समुदायका विभिन्न संघ/संस्थाका प्रमुख वा प्रतिनिधिहरु मध्ये सम्बन्धित वडा समितिबाट मनोनित बढीमा सात जना - सदस्य
  - (ग) समावेशी/अल्पसंख्यकको हक, हितको संरक्षण र सम्बर्द्धन वा समाज सेवाको क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरु मध्येबाट वडा समितिबाट मनोनित चारजना -सदस्य
  - (घ) वडा सचिव वा निजले तोकेको कर्मचारी -सदस्य सचिव
- (३) उपनियम (२) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरुको मनोनयन गर्दा सकभर पचास प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरिको व्यवस्था सम्बन्धित वडा समितिले मिलाउनु पर्नेछ ।
- (४) मनोनित सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
- (५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै मनोनित सदस्यले आफ्नो पद अनुरूपको आचरण नगरेको वा जिम्मेवारी पूरा नगरेको भनी समितिको बहुमत सदस्यले ठहर गरी वडा समितिमा सिफारिश गरेमा वडा समितिले त्यस्तो सदस्यलाई जुनसुकै समयमा पदबाट हटाउन सक्नेछ । तर, पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।

#### ४. समितिको बैठक र निर्णय :

- (१) समितिको बैठक कम्तीमा दुई महिनामा एक पटक सम्बन्धित वडा कार्यालयमा बस्नेछ ।
- (२) संयोजकले तोकेको मिति र समयमा समितिको बैठक बस्नेछ ।
- (३) समितिको बैठक हुनुभन्दा कम्तीमा चौविस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य सचिवले सबै सदस्यहरूलाई दिनु पर्नेछ ।
- (४) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
- (५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
- (६) समितिको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ ।
- (७) समितिको बैठकमा संरक्षकलाई अनिवार्य आमन्त्रण गर्नु पर्नेछ ।

#### ५. समितिको काम, कर्तव्य र अधिकार : यस कार्यविधिको अन्यत्र नियममा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) वडा भित्रका समावेशी/अल्पसंख्यक संघ संस्थाहरूले सम्पादन गर्ने कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
- (ख) समावेशी/अल्पसंख्यकहरूको सशक्तीकरण तथा मुल प्रवाहीकरण सम्बन्धी कार्यक्रमहरूको तर्जुमा गरी वडा समितिमा पेश गर्ने ।
- (ग) वडाभित्रका समावेशी/अल्पसंख्यक भित्र पर्ने व्यक्तिहरूलाई उद्यमशील बनाउनका लागि आवश्यक क्षेत्र पहिचान गरी वडा समितिमा सिफारिश गर्ने ।
- (घ) वडाभित्र समावेशी/अल्पसंख्यक समुहमा पर्ने व्यक्तिहरूलाई सर्वाङ्गीण विकासको मुलप्रवाहमा परिचालन गर्न अभियान मुलक कार्यहरू सञ्चालन गर्ने, गराउने ।
- (ङ) वडा भित्रका समावेशी/अल्पसंख्यक समुह भित्र पर्ने व्यक्तिहरूलाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रूपमा परिचालन गर्ने, गराउने ।

- (च) वडा भित्र समावेशी/अल्पसंख्यक समुह भित्रका विभिन्न संघ संस्थाको क्षमता अभिवृद्धि गर्ने, गराउने ।
- (छ) समावेशी/अल्पसंख्यक समुह भित्र पर्ने समुदायको भाषा, संस्कृति, रितीरिवाज, प्रथा, परम्परा आदिको संरक्षण तथा सम्बर्द्धन गर्न गराउन सदैव तल्लीन रहने ।
- (ज) वडा भित्रका समावेशी/अल्पसंख्यक समुह भित्र पर्ने सम्पूर्ण संघ संस्थाहरुको कार्यमा रेखदेख तथा नियमन गर्ने ।
- (झ) कार्यपालिका तथा वडा समितिले तोकेको अन्य कार्य गर्ने, गराउने ।

### परिच्छेद ३

#### समावेशी परिषद् सम्बन्धी व्यवस्था

#### ६. परिषद्को गठन :

- (१) कार्यपालिका मातहतको सामाजिक विकास समितिको प्रत्यक्ष मातहतमा रहने गरी गाउँपालिका स्तरीय एक समावेशी परिषद्को गठन देहाय बमोजिम हुनेछ :
  - (क) सबै वडाका समितिका संयोजकहरु मध्येबाट आफूले छानेको एकजना - अध्यक्ष
  - (ख) सबै वडाका समितिका संयोजकहरु -सदस्य
  - (ग) गाउँ पालिका स्तरीय समावेशी/अल्पसंख्यक समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख वा प्रतिनिधिहरु मध्ये कार्यपालिकाले तोकेको सातजना - सदस्य
  - (घ) समावेशी/अल्पसंख्यक समुदायको हक, हितको संरक्षण र सम्बर्द्धन वा समाज सेवाको क्षेत्रमा विशेष योगदान पुर्याएका समावेशी/अल्पसंख्यक समुदाय भित्र पर्ने व्यक्तित्वहरु मध्येबाट कार्यपालिकाबाट मनोनित सात जना - सदस्य
  - (ङ) कार्यालयको सामाजिक विकास शाखा हेर्ने प्रमुख वा निजले तोकेको कर्मचारी - सदस्य सचिव
- (२) उपनियम(१) को खण्ड (ग) र (घ) बमोजिमका सदस्यहरुको मनोनयन गर्दा सकभर पचास प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था कार्यपालिकाले मिलाउनु पर्नेछ ।
- (३) मनोनित सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै मनोनित सदस्यले आफ्नो पद अनुरूपको आचरण नगरेको वा जिम्मेवारी पूरा नगरेको भनी परिषद्को बहुमत सदस्यले ठहर गरी सामाजिक विकास समिति मार्फत कार्यपालिकामा सिफारिश गरेमा कार्यपालिकाले त्यस्तो सदस्यलाई जुनसुकै समयमा पदबाट हटाउन सक्नेछ । तर, पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।

#### ७. परिषद्को बैठक र निर्णय :

- (१) परिषद्को बैठक कम्तीमा दुई महिनामा एक पटक बस्नेछ ।
- (२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्नेछ ।
- (३) परिषद्को बैठक हुनुभन्दा कम्तीमा चौविस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य सचिवले सदस्यहरूलाई दिनेछ ।
- (४) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थित भएमा परिषद्को बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
- (५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
- (६) परिषद्को बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गर्नेछ ।
- (७) समितिको बैठकमा सामाजिक विकास समितिको संयोजकलाई अनिवार्य आमन्त्रण गर्नु पर्नेछ ।

#### ८. परिषद्को काम, कर्तव्य र अधिकार :

यस कार्यविधिको अन्यत्र नियममा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) समावेशी/अल्पसंख्यक समुदायको विकास सम्बन्धी गाउँपालिका स्तरीय दीर्घकालिन नीतिको मस्यौदा तर्जुमा गरी सामाजिक विकास समितिमा पेश गर्ने ।
- (ख) समावेशी/अल्पसंख्यक समुदाय लक्षित गाउँपालिका स्तरीय वार्षिक कार्यक्रमहरूको तर्जुमा गरी सामाजिक विकास समितिमा पेश गर्ने ।

- (ग) गाउँपालिका क्षेत्र भित्र क्रियाशील समावेशी/अल्पसंख्यक समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुलाई गाउँपालिकामा सुचीकृत गर्ने र उल्लिखित संस्थाहरुको काम कारवाहीको रेखदेख तथा नियमन गर्ने ।
- (घ) गाउँपालिका क्षेत्र भित्रका समावेशी/अल्पसंख्यक समुदाय भित्र पर्ने व्यक्तिहरुलाई उद्यमशील बनाउनका लागि आवश्यक क्षेत्र पहिचान गरी सामाजिक विकास समितिमा सिफारिश गर्ने ।
- (ङ) गाउँपालिका क्षेत्र भित्रका समावेशी/अल्पसंख्यक समुदाय भित्रका व्यक्तिहरुलाई विकासको मुल प्रवाहमा परिचालन गर्न अभियान मुलक कार्य सञ्चालन गर्ने, गराउने ।
- (च) समावेशी/अल्पसंख्यकको विकास, सशक्तीकरण एवम् मूल प्रवाहीकरण सम्बन्धी विषयमा सामाजिक विकास समितिमा सिफारिश गर्ने ।
- (छ) गाउँपालिका क्षेत्रभित्रका समावेशी/अल्पसंख्यक संघ संस्था र यसमा आवद्ध व्यक्तिहरुलाई विकास निर्माण तथा समाज सेवाको क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गर्ने, गराउने ।
- (ज) गाउँपालिकामा सुचीकृत समावेशी/अल्पसंख्यक सम्बन्धी संघ संस्थाको क्षमता अभिवृद्धि गर्ने, गराउने ।
- (झ) कार्यपालिका तथा सामाजिक विकास समितिले तोकेको अन्यकार्य गर्ने, गराउने ।

### परिच्छेद ५

#### विविध

९. **भाग लिन नहुने** : परिषद् र समितिका कुनै सदस्य वा पदाधिकारीले आफ्नो निजी स्वार्थ भएको कुनै काम कुरामा भाग लिन हुदैन ।
१०. **उपसमिति वा कार्यदल गठन गर्न सक्ने** : परिषद् वा समितिले यस कार्यविधि बमोजिम आफूले गर्नुपर्ने कुनै कार्य सम्पादन गर्नका निमित्त आवश्यकता अनुसार बढीमा पाँच सदस्यीय उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
११. **पारिश्रमिक, सुविधा तथा बैठक भत्ता** :
- (१) समिति र परिषद्का पदाधिकारी तथा सदस्यले कार्यपालिकाले तोके बमोजिमको दरमा बैठक भत्ता पाउनेछन् ।
- (२) वर्षमा बढीमा छ वटा सम्म बस्ने बैठकको लागि मात्र बैठक भत्ता उपलब्ध गराइनेछ ।

**१२. वार्षिक प्रतिवेदन :**

- (१) समितिले आफूले वर्ष भरीमा सम्पादन गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र सम्बन्धित वडाका वडाध्यक्ष र परिषद् समक्ष पेश गर्नु पर्नेछ र वडाध्यक्षले उक्त प्रतिवेदन वडा समितिको बैठकमा प्रस्तुत गरी सामाजिक विकास समितिमा पेश गर्नुपर्नेछ ।
- (२) परिषद्ले आफूले वर्ष भरीमा सम्पादन गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र सामाजिक विकास समितिका संयोजक समक्ष पेश गर्नु पर्नेछ र सामाजिक विकास समितिका संयोजकले उक्त प्रतिवेदन सामाजिक विकास समितिको बैठकमा प्रस्तुत गरी कार्यपालिकामा पेश गर्नु पर्नेछ ।

**१३. निर्देशन दिन सक्ने :**

- (१) कार्यपालिका तथा सामाजिक विकास समितिले दिएको निर्देशन पालना गर्नु यस कार्यविधि बमोजिम गठित समिति र परिषद्को कर्तव्य हुनेछ ।

**१४. संरक्षक सम्बन्धी व्यवस्था :**

- (१) परिषद्को संरक्षक सामाजिक विकास समितिका संयोजक हुने छन् ।
- (२) समितिको संरक्षक सम्बन्धित वडाका वडाध्यक्ष हुनेछन् ।

**१५. सहयोग गर्नु पर्ने :**

यस कार्यविधि बमोजिम गठित परिषद् र समितिको काम कारवाहीको सम्बन्धमा आवश्यक सहयोग गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

**१६. समिति र परिषद्को विघटन :**

- (१) यस कार्यविधिमा उल्लिखित उद्देश्य बमोजिम काम गर्न नसक्ने समितिलाई सम्बन्धित वडाको वडा समितिले विघटन गर्न सक्ने र सोको जानकारी सामाजिक विकास समितिलाई गराउनु पर्नेछ ।
- (२) यस कार्यविधिमा उल्लिखित उद्देश्य बमोजिम काम गर्न नसक्ने परिषद्लाई सामाजिक विकास समितिको सिफारिशमा कार्यपालिकाले विघटन गर्न सक्नेछ ।

**१७. विषयगत समितिका संयोजक परिषद्को अध्यक्ष हुन नपाउने :** यस कार्यविधिको अन्यत्र नियममा जुन सुकै कुरा लेखिएको भएता पनि गाउँकार्यपालिका मातहतको विषयगत समितिका संयोजकहरु यस कार्यविधि बमोजिम गठन हुने परिषद्को अध्यक्ष हुन पाउने छैनन् ।

**१८. कार्यपालिकासँग सम्पर्क :**

परिषद्ले कार्यपालिकासँग सम्पर्क राख्नु पर्दा सामाजिक विकास समिति मार्फत राख्नु पर्नेछ ।

**१९. मापदण्ड बनाउने अधिकार :**

यस कार्यविधिको कार्यान्वयन गर्नका लागि सामाजिक विकास समितिको सिफारिशमा कार्यपालिकाले आवश्यक मापदण्डको तर्जुमा गर्न सक्नेछ ।

**२०. बाधा अड्काउ फुकाउने :**

यस कार्यविधिमा उल्लिखित प्रावधान कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ आईपरेमा कार्यपालिकाले निर्णय गरी त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ ।

आज्ञाले

**शम्भु प्रसाद पौडेल**

प्रमुख प्रशासकीय अधिकृत